

# नेपाल टेलिभिजन



## इ-बुलेटिन

वर्ष १, अंक ६, असोज २०७७

[www.ntv.org.np](http://www.ntv.org.np)

नेपाल टेलिभिजन संस्थानले संस्थान भित्र भएगरेका विविध गतिविधिहरूलाई समेटेर आमदर्शक एवम् सम्बन्धित सरोकारवाला सबैको जानकारीकालागि मासिक रूपमा इ-बुलेटिन प्रकाशन गर्दै आइरहेको छ । २०७७ साल असोज महिनामा प्रकाशित यो अंक इ-बुलेटिनको छैठौं अंक हो ।

### यस अंकमा

- **प्रशासन:** स्वास्थ्य सावधानी र सतर्कताको सरोकार
- **समाचार:** राष्ट्रिय उत्सव र विविध सन्दर्भ
- **कार्यक्रम:** असामान्य अवस्थामा रोकिएका कार्यक्रमहरूको निर्माण आरम्भ
- **एनटिभी प्लस:** वार्षिकोत्सवको महिना
- **अपरेसन:** नियमित कार्यको निरन्तरता
- **प्रत्यक्ष प्रसारण:** प्राथमिकताका विषयहरूको प्रत्यक्ष प्रसारण
- **व्यापार:** बढ्दै गएको सम्झौताले आशा बढाउँदै
- **आर्थिक प्रशासन:** कार्यान्वयनमा आन्तरिक खर्च नियन्त्रण कार्यविधि
- **योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्ध:** वार्षिक कार्ययोजनाका कार्यक्रमको लागि वोलपत्र
- **इञ्जिनियरिङ:** भूततहीय प्रसारण विस्तारको काम
- **एनटिभी कोहलपुर:** एनटिभी कोहलपुर प्रदेशको ऐना
- **एनटिभी इटहरी :** राष्ट्रिय दिवस र अन्य कार्यक्रमको रफ्तार
- **अन्त्यमा:** खबर आफ्नै

## प्रशासन

### स्वास्थ्य सावधानी र सतर्कताको सरोकार

उच्च सतर्कता र स्वास्थ्य सावधानी अपनाउदा अपनाउदै पनि नेपाल टेलिभिजनमा आबद्ध केही पत्रकार, प्राविधिक एवम् कर्मचारीहरु कोभिड १९ बाट संक्रमित हुन पुगेका छन् । यसरी संक्रमित भएका ७ जना कर्मचारी एवं सञ्चारकर्मीहरुको कोभिड १९ बीमाको भुक्तानी दावी कर्मचारी प्रशासन महाशाखा मार्फत सम्बन्धित बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा गरिसकिएको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट जोगिन जोखिमलाई न्यूनीकरण र सुरक्षा सतर्कताका लागि स्टूडियो रुम, समाचार कक्ष, इन्जेस्ट रुम लगायतका स्थानहरु, कार्यालय कोठाहरु र सवारी साधनहरुलाई निसंक्रमण (Disinfection) गर्ने लगायतका काम भइरहेका छन् । यस्तै सावुन पानीले हात धुने व्यवस्था, स्यानिटाइजरको उपलब्धता लगायतका स्वास्थ्य सुरक्षासंग सम्बन्धित कार्यलाई निरन्तरता दिइदै आइएको छ ।



सबै कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै संस्थान परिसरभित्र दैनिक पिउन बाहेक अन्य कार्यमा प्रयोग हुदै आएको भूमिगत पानीलाई प्रशोधन गर्ने प्रयोजनका लागि आवश्यक उपकरण तथा ट्यांकी लगायत सामान जडान गरी पानी प्रशोधन गरी प्रयोग गर्न शुरु गरिएको छ । संस्थानको प्रशासनिक भवन, कार्यक्रम भवन तथा इञ्जिनियरिंग भवनमा पिउन बाहेक अन्य कार्यमा प्रयोग गरिने पानी जम्मा गरिने अण्डरग्राउण्ड पानी ट्यांकीहरु तथा छतमा रहेका पानी ट्यांकीहरुको सरसफाई कार्य पनि सम्पन्न गरिएको छ ।



## समाचार

### राष्ट्रिय उत्सवको रौनक

संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनलाई संविधान दिवस एवम् राष्ट्रिय दिवसका रूपमा मनाउने सरकारको निर्णय बमोजिम राष्ट्रिय उत्सवलाई विशेष बनाउन एनटिभी न्युज च्यानलबाट असोज २, ३ र ४ गते तीन दिनसम्म विशेष कार्यक्रमहरूको निर्माण गरी प्रसारण गरियो । नेपालको संविधान, यसका विशेषता र यसले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनको अवस्था बारेमा विभिन्न पक्षसंग सम्बन्धित रहेर अन्तर्वार्ता र छलफल कार्यक्रमहरूका साथै समाचार बुलेटिनहरूमा रिपोर्टहरूको प्रसारण गरियो । यसैगरी सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको राष्ट्रिय संविधान दिवस मूल समारोह समितिको आयोजनामा संविधान दिवसको अवसरमा काठमाडौंको टुडिंखेलमा राष्ट्रपति विद्या देवी भण्डारी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजना गरिएको विशेष समारोहको प्रत्यक्ष प्रसारण एवम् समाचार रिपोर्टहरू निर्माण गरी प्रसारण भयो । यस्तै संविधान दिवस एवम् राष्ट्रिय दिवसको अवसरमा देशभर गरिएको दिपावली लगायतका समाचारहरू पनि प्रसारण गरिएको छ ।



## संयुक्त राष्ट्र संघ महासभाको समाचार

संयुक्त राष्ट्र संघको ७५औं महासभाको अवसरमा यसवर्ष राष्ट्र संघको मुख्यालय न्युयार्क अमेरिकामा विशेष कार्यक्रमको आयोजना गरियो । कोभिड-१९ को महामारीका कारण केहि सिमित अति विशिष्ट व्यक्तिहरु बाहेक सबैले महासभामा भर्चुअल प्रविधिबाटै सहभागिता जनाउनु भयो । नेपालको तर्फबाट पनि प्रधानमन्त्री के पी शर्मा ओलीले भर्चुअल विधिबाटै राष्ट्र संघको महासभाको मुख्य बैठक र अन्य विभिन्न उच्चस्तरीय बैठकहरुलाई सम्बोधन गर्नुभयो । यसैगरी युएन उमनको उच्चस्तरीय बैठकलाई राष्ट्रपति विद्या देवी भण्डारीले भर्चुअल प्रविधिबाटै सम्बोधन गर्नुभयो । साथै परराष्ट्रमन्त्री प्रदीप कुमार जवालीका तर्फबाट पनि केहि मन्त्रीस्तरीय बैठकलाई सम्बोधनहरु भए । यी सबै सम्बोधनहरुको एनटिभी न्युजको अग्रसरतामा र नेपाल टेलिभिजनको राष्ट्रिय च्यानलबाट प्रत्यक्ष प्रसारण भयो । साथै सम्बोधन र त्यसको अन्तर्वस्तुका बारेमा समाचार रिपोर्टहरुको निर्माण गरी प्रसारण भएका छन् ।

## कोभिड महामारी बारेको कथा

कोभिड-१९ ले सृजना गरेको महामारीको अवस्थामा पनि स्वास्थ्य सतर्कता अपनाउदै कोभिड र यसका असर एवम् उत्पन्न चूनौतीहरु बारेका समाचार तथा समाचारमूलक सामग्रीहरुको निर्माण र प्रसारण असोज महिनामा पनि निरन्तर भइरह्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने कोभिड-१९ बारेको नियमित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण नियमित रुपमा नै हुदै आइरहेको छ । मन्त्रालय एवम् अन्य निकायहरुबाट कोभिड सम्बन्धमा भएका अन्य काम कारबाही तथा क्रियाकलाप बारेको समाचार संकलन गरी समाचार बनाउने र प्रसारण गर्ने क्रमले पनि निरन्तरता पाइरहेको छ ।

## सरकारी नीति कार्यान्वयनमा सहकार्य

गत महिनाहरुमा जस्तै असोज महिनामा पनि सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गर्ने पत्रकार सम्मेलनको एनटिभी न्युज च्यानलबाट प्रत्यक्ष प्रसारण भयो । मन्त्रिपरिषद् बैठकका निर्णयहरुको विषयवस्तुबारेमा समाचार रिपोर्ट बनाएर बुलेटिनहरुमा पनि प्रसारण भएका छन् । यो संगै सरकारी नीति निर्माण र तीनको कार्यान्वयनमा सहयोग पुग्ने किसिमले विभिन्न विषयवस्तुका समाचार बनाउने काम पनि भएका छन् । संघीय सरकार मात्रै नभइ प्रदेश सरकारका नीति र कार्यक्रमहरुको अवस्था र कार्यान्वयन स्थितिका बारेमा जानकारी दिने उद्देश्यले प्रदेश सरकारहरु संगको सहकार्यमा प्रदेश डायरी कार्यक्रमहरुको निर्माण गरी प्रसारण हुदै आइरहेको छ । यस्तै प्रयोजनका लागि प्रदेश सरकारका विभिन्न योजनाहरु कार्यान्वयन र नागरिकलाई पुगिरहेको सुविधाबारे कार्यक्रम निर्माण गरी कार्तिक महिनादेखि प्रसारण गर्न बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयसंग पनि सम्झौता भएको छ ।

## कार्यक्रम

### असामान्य अवस्थामा रोकिएका कार्यक्रमहरूको निर्माण आरम्भ

कोरोना भाइरस कोभिड-१९ को महामारीका बिच उत्पन्न भएको असहज परिस्थितिका बाबजुद पनि नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणले आफ्नो कार्य संचालनलाई छिटो, छरितो, व्यवस्थित र समयसापेक्ष बनाउने प्रयास गर्दै आएको छ । चैत्र ११ गतेबाट शुरु भएको लकडाउन र त्यसपछिको असामान्य अवस्थाका कारण रोकिएका विभिन्न कार्यक्रमहरू असोज महिनाबाट निर्माण तथा प्रसारण भए । समृद्ध नेपाल, सुरक्षित नेपाल, आजको चर्चा, महिला अधिकार र चौतारी कार्यक्रमहरूको पुनः निर्माण तथा प्रसारण भएका छन् ।

यसका साथै भूमि व्यवस्था सम्बन्धी जानकारीमूलक कार्यक्रम भूमिमा प्रविधि नामक कार्यक्रम पनि यो महिनाबाट निर्माण तथा प्रसारण शुरु भयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनबाट पहिलोपटक यो कार्यक्रम निर्माण तथा प्रसारण हुन थालेको हो ।

नेपाल टेलिभिजनको मेगा सिंगिङ रियालिटी शो नेपाल स्टारको निर्माण तथा प्रसारणले यो महिना पनि निरन्तरता पायो ।



यसका साथै अन्य कार्यक्रमहरू संघर्ष, जनस्वास्थ्य बहस, रोजगार हाम्रो सरोकार, कोभिड हटलाइन, परीक्षा सवाल, सुशासन सवाल, कानूनका कुरा, कोरोना केयर जस्ता कार्यक्रमहरू निर्माण तथा प्रसारण भएका छन् । यसैगरी दैनिक रूपमा प्रसारण हुने कृषि कार्यक्रमहरू पनि निर्माण तथा प्रसारण भए ।



सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा निर्माण हुने विभिन्न भाषाभाषीका कार्यक्रमहरू पनि यो महिना प्रसारण भए । नेपाल भाषाको नेवा दबु, भोजपुरी भाषाको भोजपुरी आवाज, थारु भाषाको समाद, अवध भाषाको अवध दर्शन, तामाङ भाषाको तुम्दुङ र मैथली भाषाको चौवटीया कार्यक्रमहरू प्रसारण भए ।

आम दर्शकमाझ निरन्तर रूपमा सूचना, जानकारी र सन्देश प्रवाह गर्नुपर्ने दायित्वलाई अझ सशक्त रूपमा निर्वाह गर्दै नेपाल टेलिभिजनले विभिन्न विषयमा परिसंवादहरू निर्माण गर्दै आएको छ ।

यसका साथै कोरोना भाइरसबारे जनचेतामुलक सन्देशहरू निर्माण जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ लगायत विभिन्न महत्वपूर्ण घटनाक्रमहरूको प्रत्यक्ष प्रसारण पनि टेलिभिजनले गर्दै आएको छ ॥

## एनटिभी प्लस

### वार्षिकोत्सवको महिना

असोज महिनामा एनटिभी प्लसका आन्तरिक उत्पादनका कार्यक्रमहरू पुराना वृत्तचित्र, गीतहरू, भजन, फिल्ड लगायतका कार्यक्रमहरूको प्रसारण भए । असोज १० गते एनटिभी प्लस च्यानलको वार्षिकोत्सव मनाइयो । कोभिड-१९ को महामारिका कारण वार्षिकोत्सव कार्यक्रम संस्थान प्रमुख र सिमित उच्च व्यवस्थापकका बीच च्यानलमा आवद्ध सिमित निर्माता एवम् कर्मचारीहरूको उपस्थितिमा सामान्य रूपमा मनाइयो । सो अवसरमा एनटीभी प्लसको बारेमा एउटा वृत्तचित्र निर्माण गरी प्रसारण गरियो ।



असोज महिनामा एनटिभी प्लसबाट नेपाल कृषि अनुसन्धान परिषद र नेपाल टेलिभिजन बीच भएको सम्झौता अनुरूप कृषि अनुसन्धान र प्रविधी नामक कार्यक्रम जम्मा ५ वटा प्रसारण भयो । महामारीको जोखिम कायमै रहेकोले खेलकुद, साहित्य र संगीत सम्बन्धी छायाँङ्कन हुन नसक्ने कार्यक्रमहरू पुराना अद्यावधिक गरि प्रसारण हुदै आएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र र नेपाल टेलिभिजन बीच २०७७ श्रावण २९ गते भएको सम्झौता अनुसार एनटिभी प्लसबाट दैनिक विहान ७:०० बजे देखि ८:०० बजे प्रसारण भैरहेको स्वस्थ जीवन कार्यक्रम असोज महिनामा ३० भाग प्रसारण भएको छ । यसैगरी अमेरिकी प्रसारण संस्था 'भ्वाइस अफ अमेरिका (VOA)' संगको सहकार्यमा प्रसारण हुदै आएको कार्यक्रम प्रत्येक आइतबार गरी असोज महिनामा ५ वटा प्रसारण भएको छ । करिब १५ वटा स्वास्थ्य सम्बन्धी नयाँ जनचेतनामूलक सन्देश (PSA) हरु निर्माण भै प्रसारण भैरहेको छ ।





काभिड-१९ को कारण यसअघी निर्माण गर्न नसकिएका आन्तरिक कार्यक्रम Trail Blazer र सुर साधना छायाँङ्कन सुरु भै प्रसारणको तयारीको क्रममा रहेको छ । यसैगरी आन्तरिक कार्यक्रम Beauty Pageant छायाँङ्कन सुरु भै एक भाग प्रसारण भएको छ भने आन्तरिक कार्यक्रम अन्तर्गतकै अन्तरध्वनि कार्यक्रमको छायाँङ्कन र रोकिएका कार्यक्रमहरूको प्रसारण सुरु भै दुई भाग प्रसारण भएको छ । यसैगरी सातामा ५ दिन प्रसारण हुने वर्ल्ड स्पोर्ट्स कार्यक्रम १३ ओटा प्रसारण भएको छ भने बाह्य उत्पादनबाट निर्माण भै आउने नियमित कार्यक्रमहरू जम्मा ११ ओटा प्रसारण भएका छन् । यसरी बाह्य उत्पादन भै आउने कार्यक्रम अन्तरगत पटके कार्यक्रम तथा वृत्तचित्रहरू जम्मा ८ ओटा प्रसारण भएको छ । ९० मिनेटको अंग्रेजी संगीतको कार्यक्रम समर म्युजिकको एक भाग पनि असोज महिनामा प्रसारण भएको छ ।



## अपरेसन महाशाखा

### नियमित कार्यको निरन्तरता

अपरेसन महाशाखाका कर्मचारीहरूको संलग्नतामा यस मासिक अवधिमा नियमित समाचार तथा कार्यक्रम छायांकन, दृश्य सम्पादन र डबिङ्गका अलावा साप्ताहिक कोरोना केयर, हाम्रो स्वास्थ्य रेकर्डिङ्ग, दैनिक स्वस्थ जीवन कार्यक्रम उत्पादन, दैनिक कोभिड हटलाइन र स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ्गको प्रत्यक्ष प्रसारण जस्ता कोभिड-१९ का सम्बन्धमा विशेष कार्यक्रमहरू उत्पादन तथा प्रत्यक्ष प्रसारण सम्पन्न भए । साथै संबिधान दिवस कार्यक्रमको प्रत्यक्ष प्रसारण, हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता कार्यक्रमको प्रत्यक्ष प्रसारण, सम्माननीय प्रधानमन्त्रीज्यूबाट जेष्ठ नागरिक दिवस कार्यक्रमको भर्चुअल सम्बोधनको प्रत्यक्ष प्रसारण, सम्माननीय प्रधानमन्त्रीज्यूबाट विपद जोखिम न्यूनिकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवस कार्यक्रमलाई गर्नुभएको भर्चुअल सम्बोधनको प्रत्यक्ष प्रसारण पनि सम्पन्न भएका छन् । साथै यस महाशाखाका कर्मचारीहरूको संलग्नतामा नेपाल टेलिभिजनको गायन मेगा रियालिटी शो 'नेपाल स्टार' को ऋषभ राउण्ड र गाला राउण्डका इपिसोडहरूको रेकर्डिङ्ग कार्य समेत आश्विन महिनामा सम्पन्न गरिएको छ ।

### प्रत्यक्ष प्रसारण

#### प्राथमिकताका विषयहरूको प्रत्यक्ष प्रसारण

कोभिड-१९ को महामारीको अवस्थामा पनि नागरिकका सरोकारसंग सम्बन्धित विविध विषय र सन्दर्भहरूमा नेपाल टेलिभिजनका विभिन्न च्यानहरूबाट असोज महिनामा पनि प्रत्यक्ष प्रसारण भएका छन् । विगतका महिनाहरूमा जस्तै असोज महिनामा पनि प्रत्यक्ष प्रसारणको संलग्नतामा कोभिड-१९ का सम्बन्धमा विशेष कार्यक्रमको रूपमा नियमित स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ्गको प्रत्यक्ष प्रसारण सम्पन्न भयो । साथै असोज ३ गते संबिधान दिवस कार्यक्रमको प्रत्यक्ष प्रसारण, असोज ६, ९ र १४ गते संयुक्त राष्ट्रसंघको महासभामा नेपालका सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीबाट महसभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा भएको भर्चुअल सम्बोधनको प्रत्यक्ष प्रसारण, असोज ६ गते हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता कार्यक्रमको प्रत्यक्ष प्रसारण, असोज १५ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट जेष्ठ नागरिक दिवस कार्यक्रमको भर्चुअल सम्बोधनको प्रत्यक्ष प्रसारण, असोज २५ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट विपद जोखिम न्यूनिकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवस कार्यक्रमलाई गर्नुभएको भर्चुअल सम्बोधनको प्रत्यक्ष प्रसारण सम्पन्न भयो ।

यसैगरी सरकारका प्रवक्ताले गर्नुहुने मन्त्रीपरिषद्को निर्णय सार्वजनिकी कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि नियमति रुपमा हुदै आएको छ । यसका अलावा पनि अन्य विविध सन्दर्भहरुमा आवश्यकता अनुसार कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनका च्यानलहरुबाट हुदै आइरहेको छ ।

## व्यापार

### बढ्दै गएको सम्झौताले आशा बढाउदै

नेपाल टेलिभिजनका पाँचवटै च्यानलहरुबाट आ. व. २०७७/०७८ को असोज मसान्तसम्म सरकारी र एजेन्सी तर्फ गरी जम्मा ४७ करोड ४३ लाख ६४ हजार ४९० रुपैया बराबरको सम्झौता सम्पन्न भईसकेको छ । सञ्चालक समितिबाट चालू आ. व. का लागि निर्धारण गरिएको ४८ करोड १४ लाख ५० हजार रुपैयाको बार्षिक लक्ष्य हासिल गर्नेक्रममा असोज मसान्तसम्म करिव ६०% सम्झौता एजेन्सी तर्फ र ४०% सम्झौता सरकारी निकायहरुको सहकार्यमा भएको छ । कोभिड महामारीको कारण आर्थिक अवस्था संकुचन भईरहेको वर्तमान समयमा समेत यो परिणामको सम्झौता र व्यापारिक सहकार्य हुनुलाई निकै सफल भन्न सकिन्छ । असोज महिनामा नेपाल टेलिभिजन केन्द्रीय कार्यालयमा कानून मन्त्रालयको A2J Project, युवा तथा खेलकुद मन्त्रालय, केन्द्रीय तथ्याङ्क विभाग, विपि कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी तथा विज्ञान म्युजियम विकास समिति, राष्ट्रिय सूचना आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश, राष्ट्रिय बाणिज्य बैंक कोरोना सचेतना र सर्तकता, अल थ्री मिडिया संग १ करोड ८५ लाख ९७ हजार ८३६ रुपैयाको थप सम्झौता सम्पन्न भएको छ । विज्ञापन एजेन्सी तर्फ व्यापारिक सम्झौता सम्पन्न भएता पनि कोभिड १९ का कारण कार्यक्रम निर्माणमा समस्या भई रहेको छ भने सरकारी सम्झौतामा समेत कोभिड १९ का कारण कार्यक्रम निर्माणमा केही प्रभाव परिरहेकाले सम्झौता रकम बराबर कार्यक्रम निर्माण र विज्ञापन प्रसारण भएमा मात्र सम्झौता बमोजिमको रकम संस्थानले प्राप्त गर्ने भएकाले अहिलेको अवस्थाको कोभिड १९ महामारीले सम्झौता कार्यान्वयन एवं सम्झौतालाई सफलतापूर्वक कार्यान्वयन गरी २०७८ असार मसान्त सम्म लैजान भने केहि चुनौति देखिएको छ ।

नेपाल टेलिभिजन केन्द्रीय कार्यालयले एनटिभि, एन टि भि प्लस र समाचार च्यानलका लागि मात्र २०७७ असोज मसान्त सम्म ४४ करोड ८६ लाख ८५ हजार ६०५ रुपैयाको सम्झौता सम्पन्न गरी सकेको छ । गत अर्थिक बर्षको यही अवधिलाई तुलना गर्दा यस आर्थिक बर्षको असोज मसान्त सम्ममा १० प्रतिशत थप सम्झौता भएको छ । कोभिड १९ महामारीका कारण २०७७ साउनमा समाचार र कार्यक्रममा विज्ञापन प्रसारण अर्डरमा कमि आएको भएता पनि भदौबाट विज्ञापन अर्डर बृद्धि भएको र दशैं पर्व नजिकिएका कारण समाचार र कार्यक्रमहरुमा कर्पोरेट हाउसहरुका विज्ञापन अर्डरहरु आउनेक्रम बढ्दो मात्रमा रहेको छ ।

## आर्थिक प्रशासन

### कार्यान्वयनमा आन्तरिक खर्च नियन्त्रण कार्यविधि

संस्थानको आर्थिक प्रशासन महाशाखाले २०७७ असोज महिनामा कोभिड-१९ को महामारीको सामना गरी नेपाल टेलिभिजनमा संस्थागत सुशासन एवं मितव्ययिता कायम गर्दै सबै च्यानलहरूको प्रसारणलाई गुणस्तरीय बनाइ राख्नका लागि “आन्तरिक खर्च नियन्त्रण कार्यविधि २०७७” तयार भई मिति २०७७ भाद्र २९ गते देखि कार्यान्वयनमा ल्याइएको छ । कोभिड-१९ को महामारीको विषम परिस्थितिमा सरकारले लकडाउन गरेको अवस्थामा पनि जोखिमको सामना गरी नेपाल टेलिभिजनको प्रसारणलाई निरन्तर राखी समाचार र कार्यक्रमहरूको निर्माण र प्रसारणमा अविच्छिन्न खटिएका पत्रकार कर्मचारीहरूलाई सञ्चालक समितिको निर्णयानुसार जोखिम भत्ता वितरण गरिएको छ । यसका साथै लेखा शाखाबाट नियमित कार्य अन्तरगत खरिद ईकाई बाट भुक्तानीका लागि प्राप्त बिलहरूको नियमानुसार भुक्तानी कार्य सम्पन्न गरिएको छ । साथै आय लेखा शाखाबाट सम्झौता अनुसार प्रसारित कार्यक्रमहरूको बिलिङ्ग लगायत भुक्तानी उठाउने कार्य भैरहेको । संस्थानको आ.व. २०७५/७६ को कर लेखा परिक्षण सम्पन्न भएको छ ।

## योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्ध र खरीद

### वार्षिक कार्ययोजनाका कार्यक्रमको लागि वोलपत्र

संस्थानको वार्षिक कार्ययोजनामा रहेको ३ वटा कार्यक्रमहरू सञ्चालनका लागि वोलपत्र आह्वान गर्ने कार्य सम्पन्न भयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मासिक विवरण लगायत पहिलो ३ महिनाको प्रगति विवरण पेश गरियो । यीनका अतिरिक्त अहिले देखिएको कोभिड-१९ को महामारीसंग जुध्न रोकथामसंग सम्बन्धित विविध महत्वपूर्ण सामाग्रीहरूको खरिदकार्यहरू यस अवधिमा भएका छन्।



## इञ्जिनियरिङ

### भूसतहीय प्रसारण विस्तारको काम

नेपाल टेलिभिजनको भूसतहीय प्रसारण विस्तार योजना अन्तर्गत बुढीतोला, हेटौंडा र पाल्पामा टावर थप गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै भूसतहीय प्रसारण विस्तार योजना अन्तर्गत नै डडेलधुरा, रुकुम र पर्वतमा प्रसारण केन्द्रहरूको लागि भवन निर्माण गर्न टेण्डर प्रकृयाको लागि Technical Specification तयार गरी टेण्डर प्रकृया अगाडि बढाइएको छ । यसैगरी नेपाल टेलिभिजनले हेटौंडा, दाङ्ग, सुर्खेत र जनकपुरमा समाचार ब्यूरो स्थापना गर्न आवश्यक सामानहरू कोभिड-१९ का कारण सिंगापुरमा रोकिइ राखेकोमा त्यसलाई नेपाल ल्याउने काम भएको छ । असोज महिनामै नेपाल टेलिभिजनको Automation System Phase II को Technical Specification तयार गर्ने कार्य सम्पन्न भएको छ ।

## एनटिभी कोहलपुर

### एनटिभी कोहलपुर प्रदेशको ऐना

एनटिभी कोहलपुर पछिल्लो समय प्रदेश सरकारहरूको ऐनाको रूपमा विकास हुदै गइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारको प्रादेशिक च्यानलका रूपमा यो स्थापित भएको छ । प्रदेशका गतिविधिलाई उजागर मात्र गरेको छैन, यो च्यानल प्रदेश सरकार र प्रदेशबासी जनताको मन जित्न समेत सफल भएको छ । त्यसकै उदाहरण हुन् प्रदेश सरकार र एनटिभीबीचको सहकार्य । असोज महिनाबाटै हाम्मा कुडा हाम्मा मुख्यमन्त्री कार्यक्रमको प्रसारण प्रारम्भ भएको छ ।



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्ला भ्रमणका बेला एनटिभी कोहलपुरको एउटा टोली संगै जाने गरेको छ । मुख्यमन्त्रीले गर्नुहुने जिल्ला भ्रमण, विकास निर्माणका आयोजनाहरूको अवलोकन र जनताका गुनासाहरूको सम्बोधनलाई समेट्ने गरी सुरु भएको यो कार्यक्रम निकै लोकप्रीय रहेको छ । यसैगरी संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेशले आयोजना गरेको विशेष समारोहको एनटिभी कोहलपुरले प्रत्यक्ष प्रसारण गरेको छ भने प्रदेशको नाम र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव पारित हुँदाको बखत एनटिभी कोहलपुरले प्रदेशसभाबाट प्रत्यक्ष प्रसारण गरेको छ । त्यसको भोलिपल्टै एनटिभी कोहलपुरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसंग बुटवलमा पुगेर विशेष सम्बाद गरेको छ ।



यसैगरी मन्त्रालयले अघि सारेका कृषिसंग सम्बन्धित कार्यक्रमहरू, तीनको कार्यान्वयनको अबस्था, ति कार्यक्रमबाट कृषकले हासिल गरेका उपलब्धि, कृषिको आधुनिकिकरण लगायतका विषयहरूमा कार्यक्रम निर्माण र प्रसारण गर्ने गरी कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र एनटिभी कोहलपुरबीच सहकार्य भएको छ ।।

### **स्थानीय सरकारसंग बढ्दै सहकार्य**

असोज महिनामा मात्रै ४ वटा स्थानीय तहले एनटिभी कोहलपुरसंग सम्झौता गरेका छन् । यो संगै एनटिभी कोहलपुरसंग सहकार्य गर्ने स्थानीय तहहरूको संख्या ११ पुगेको छ । र, यो क्रम बढ्दै जाने देखिएको छ । यसबाट स्थानीय सरकारको रोजाइमा एनटिभी कोहलपुर परेको प्रष्ट भएको छ । संगसंगै एनटिभी कोहलपुरप्रति स्थानीय सरकारको अपनत्व बढ्दै गएको छ । यो महिनामा मात्रै रुपन्देहीको सैनामैना नगरपालिका, बाँकेको नरैनापुर गाँउपालिका र कोहलपुर नगरपालिका एवं कञ्चनपुरको भीमदत्त नगरपालिका र एनटिभी कोहलपुरबीच सहकार्य सुरु भएको छ ।।

### **निजी क्षेत्रको पनि नजिक**

सरकारी निकायसंग मात्र होइन, निजी क्षेत्र पनि एनटिभी कोहलपुरप्रति आकर्षित हुदै गइरहेको छ । असोज महिनामा मात्रै दुईवटा विज्ञापन एजेन्सीहरूले कार्यक्रम प्रसारणका लागि एनटिभी कोहलपुरको समय खरीद गरेका छन् । सीमा क्रिएटिभ हाउस र सगुन सञ्चार प्रालीले चालू आर्थिक वर्षमा कार्यक्रम प्रसारणका लागि समय खरीद गरेका छन् । सीमा क्रिएटिभ हाउसले पाक्षिक रुपमा हाम्रो सरोकार नामक कार्यक्रम प्रसारण गरिरहेको छ भने सगुन सञ्चार प्रालीले कार्तिक १ गते देखि दैनिक रुपमा कार्यक्रम योग साधना र साप्ताहिक रुपमा हाम्रो अभियान कार्यक्रम प्रसारण गर्न सम्झौता गरेको छ । यसैगरी परिमार्ग मिडिया मार्फत पिएसए प्रसारण हुनुका साथै एउटा प्रत्यक्ष प्रसारण समेत सम्पन्न भएको छ । यसैगरी म्याक्स मिडिया मार्फत पनि विज्ञापन प्रसारण भएको छ । वेष्टइष्ट मिडिया मार्फत वृत्तचित्र प्रसारण भएका छन् ॥

### **बढ्दै व्यापार**

चालू आर्थिक वर्षको दुई महिनामै निर्धारित व्यापारिक लक्ष्य हासिल गरेको एनटिभी कोहलपुरले असोज महिनामा मात्रै विज्ञापन एजेन्सी मार्फत र विभिन्न सरकारी निकायसंग भएको सम्झौता गरी ४० लाख रुपैया बढीको व्यापारिक कारोबार गरेको छ । असोज महिनामा सम्झौता गर्ने स्थानीय निकायहरूमा कर्णाली प्रदेश सरकार, कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, रुपन्देहीको सैनमैना नगरपालिका, बाँकेको नरैनापुर गाँउपालिका र कोहलपुर नगरपालिका तथा कञ्चनपुरको भीमदत्त नगरपालिका रहेका छन् ।

### **विषयवस्तुमा बिबिधता**

एनटिभी कोहलपुरले कार्यक्रमको विविधतामा पनि जोड दिएको छ । कर्णाली प्रदेशको दूर दराजका जनताको आवाज समेटिने कार्यक्रम हाम्मा कुडा हाम्मा मुख्यमन्त्री यसै महिनादेखि प्रारम्भ भएको छ । सिपलाई रोजगारसंग जोडेर युवाहरूलाई मुलुकभित्रै स्वरोजगार बन्न प्रेरित होस् भन्ने उद्देश्यले यसै महिनादेखि उद्यम नामक कार्यक्रमको पनि प्रसारण हुन थालेको छ । यसका साथै ३ वटै प्रदेशका गतिबिधिलाई उच्च प्राथमिकता दिदै सुरु भएको एनटिभी कोहलपुर समाचार दर्शकमाझ लोकप्रीय बन्दै गएको छ । बिहानी शो मर्निङ मिक्सको नियमित सेगमेण्ट टि-टकमा पनि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई अतिथिको रुपमा बोलाउने गरिएको छ । यसबाट एनटिभी कोहलपुर सबैको टेलिभिजन हो भन्ने भावना दर्शकमाझ विकास हुदै गएको छ ॥



## एनटिभी इटहरी

### राष्ट्रिय दिवस र अन्य कार्यक्रमको रफ्तार

#### संविधान दिवस (राष्ट्रिय दिवस) विशेष कार्यक्रम

- प्रदेश नं.१ र प्रदेश नं.२ का प्रदेश प्रमुख र मुख्यमन्त्रीका विशेष सन्देश प्रसारण
- नेपालको संविधान नामक विशेष वृत्तचित्र प्रसारण
- समाचारमा संविधान कार्यान्वयनको अवस्था र जनस्तरबाट आयोजित उत्सव, दिपावली र खुसीयालीका विशेष रिपोर्टहरु प्रसारण
- सूर्योदय टकमा संविधान सभा सदस्य रेवतीरमण भण्डारीको संविधान निर्माणका अनुभव, कार्यान्वयनको अवस्था र चुनौतिबारे विशेष वार्ता
- च्यानलको कार्यालय परिसरमा दीपावली र राष्ट्रिय झण्डा फहराउने कार्य
- काठमाडौंको टुँडिखेलमा सम्पन्न औपचारिक कार्यक्रमको प्रत्यक्ष प्रसारण (हुक)

#### प्रदेश डायरीको उत्पादन

प्रदेश १ डायरी समाचार च्यानलबाट उत्पादन भई एनटिभी न्युज र एनटिभी इटहरी च्यानलमा प्रसारण हुँदै आएकोमा २०७७ असोज ४ गते देखि उत्पादन कार्य एनटिभी इटहरीबाटै भई न्युज च्यानललाई तयारी कार्यक्रम उपलब्ध गराउन थालिएको ।



### **प्रत्यक्ष प्रसारण**

मोरङको सुन्दर हरैँचा न.पा.बाट पुस्तकालय र आधुनिक (नमुना) सार्वजनिक शौचालयको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण ।

### **वृत्तचित्र प्रसारण**

बाह्य उत्पादकबाट निर्मित ६ वटा वृत्तचित्रहरू सःशुल्क प्रसारण ।

### **फिलर निर्माण**

प्रसिद्ध जानकी मन्दिरको नयाँ फिलर निर्माण गरी प्रसारण गरिएको ।

### **एजेन्सी दर्ता**

व्यापारिक कारोवारको लागि प्रथम पटक नयाँ विज्ञापन एजेन्सी दर्ता भई व्यापारिक कारोवार शुरु भएको ।



### **नियमित कार्यक्रमको निरन्तरता**

समाचार बुलेटिन, समाचार संक्षेप, जनतासँग मुख्यमन्त्री, प्रदेश १ डायरी, समृद्धिको यात्रा, सूर्योदय, डायल इटहरी, कोभिड हटलाइन, कोभिड-१९ मिडिया ब्रिफिङ, श्वस्थ जीवन, रोजगार हाम्रो सरोकार, पत्रपत्रिका, राशिफल लगायतका कार्यक्रम निरन्तररूपमा उत्पादन र प्रसारण ।

**अन्त्यमा,**

**खबर आफ्नै**

कोरोनाभाइरस कोभिड-१९ महामारीको स्थिति थप चुनौतीपूर्ण हुदै गएको र काठमाडौं उपत्यकामा संक्रमणको दर तीब्र बन्दै गएको सन्दर्भमा नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै कार्यस्थलमा खटिएको अवस्थामा पनि संस्थानमा आवद्ध केही सञ्चारकर्मी र कर्मचारीहरुमा समेत यसको संक्रमण देखिएको छ । यस क्रममा केही सञ्चारकर्मी एवम् कर्मचारीहरुले संक्रमण मुक्त भई कार्यस्थलमा फर्किएर आफ्नो नियमित कार्यलाई निरन्तरता पनि दिइसक्नुभएको छ । केही अझै स्वास्थ्य लाभ गर्ने क्रममा हुनुहुन्छ ।

जोखिम प्रति पूर्ण सजग रही नेपाल टेलिभिजनको व्यवस्थापन र समाचार महाशाखाले पत्रकार एवम् कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकता दिई कार्य सञ्चालन गरिरहेको अवस्था भएपनि कार्यक्षेत्रमा खटिनु नै पर्ने र बाहिरी मानिसहरुसंग कुनै न कुनै रुपमा सम्पर्क गर्नेपर्ने वाध्यताका कारण हाम्रा सात जना सहकर्मी साथीहरुमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसरी संगै काम गर्ने सहकर्मीहरुलाई संक्रमण पुष्टि हुँदा पनि संस्थानका पत्रकार र कर्मचारीहरुले आफ्नो पेशागत दायित्व र जिम्मेवारीलाई ध्यान दिदै स्वास्थ्य सावधानी अपनाएर सबै पाँच वटै च्यानलको २४ घण्टा नै अविच्छिन्न प्रसारण गरिरहेका छन् । भाइरसको संक्रमण भएकाहरुलाई आवश्यक स्वास्थ्य उपचार, परीक्षण लगायत आवश्यक कुरालाई संस्थानको व्यवस्थापनले निकै संवेदनशील भएर अघी बढाइरहेको छ ।।